

Psa

Chapter 138

Nepali Interlinear

Reference: Nepali ERV

1
אֲזַמְרָא : אֱלֹהִים נִגַּד לְבִי בְּכָל- אֹדָה לְדָוִד
गीत-गाउँछु देवताहरू देवताहरूको-सामु- हृदयले सारा- धन्यवाद-दिन्छु दाऊदको
H2167 H0430 H5048 H3605 H3034 H1732

हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु। सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु।

2
קָרָא עַל- שְׁמוֹ אֶת- וְאֹדָה קָדְשׁ הַיְכָל אֶל- אֲשַׁתְּחֶנָּה
करुणा तपाईंको- नाम तपाईंको- र-धन्यवाद-दिन्छु तपाईंको-पवित्र पवित्र-मन्दिर तिर- दण्डवत-प्रणाम-गर्छु
H08034 H0853 H3034 H6944 H1964 H0413 H7812
: אֲמַרְתָּ : שְׁמוֹ כָּל- עַל- הַגְּדֹלָה כִּי- אֲמַתָּה וְעַל-
तपाईंको-वचन नामभन्दा-माथि सबै- तपाईंको-सबै- महान्-पार्नुभयो किनकि- सत्यताको र-तपाईंको-
H8034 H3605 H1431 H0571

हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाउँछु। म तपाईंको नाउँको प्रशंसा गर्छु, तपाईंको स्नेहपूर्ण करुणा र विश्वासको प्रशंसा गर्छु। तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ। अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो!

3
: עֹז בְּנַפְשִׁי תְּרַחֲבֵנִי וְתַעֲנֵנִי בְּיָמַי
शक्ति मेरो-प्राणमा साहस-दिनुभयो र-जवाफ-दिनुभयो पुकारें जुन-दिन
H5797 H5315 H7292 H7121 H3117

हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें। अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो।

4
: כִּי- אֲמַרְתִּי- שְׁמוֹ עַל- אֶרֶץ מַלְכֵי- כָּל- יְהוָה יִדְוֶנּוּ
वचनहरू तपाईंको-मुखका- सुन्नेछन् किनकि पृथ्वीका राजाहरूले- सबै- हे-परमप्रभु धन्यवाद-दिनेछन्
H6310 H0561 H8085 H0776 H4428 H3605 H3068 H3034

हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।

5
: יְהוָה כְּבוֹד גְּדֹלָה כִּי יְהוָה בְּדַרְכָּיו וַיִּשְׁיֶר
परमप्रभुको महिमा महान्-छ किनकि परमप्रभुको मार्गहरूमा र-गाउनेछन्
H3068 H3519 H3068 H1870 H7891

तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन् किनभने परमप्रभुको महिमा महान् छ।

6
: יִדְעַ- מִמְּרָחֵק וְנִבְּהָ יִרְאַה וְשָׁפַל
चिन्नुहुन्छ टाढाबाट-नै र-घमण्डीलाई हेर्नुहुन्छ निम्नलाई-हेर्नुहुन्छ परमप्रभु उच्च-हुनुहुन्छ यद्यपि-
H3045 H4801 H1364 H7200 H8217 H3068

परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ, तर पनि उँहाले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ। परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ, तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ।

7
יָדָא תְּשַׁלַּח אִיבֵי אֶף עַל- תְּחַיֵּי זָרָה בְּקִרְבִּי וְאֵלֶּי- אִם-
तपाईंको-हात पठाउनुहुनेछ शत्रुहरूले रिसको- तिर- जीवित-राख्नुहुनेछ सङ्कटको बीचमा हिँडें यदि-
H3027 H7971 H0341 H0639 H2421 H7130 H3212
: יְמִינִי : וְתוֹשִׁיעֵנִי
तपाईंको-दाहिने-हातले र-बचाउनुहुनेछ
H3225 H3467

परमेश्वर, यदि म संकटमा परे भने मलाई सप्राण राख्नुहोला। यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनु होस्।

תָּוִיָּה

तपाईंका-हात
[H3027](#)

מַעֲשֵׂי

तपाईंका-हातको-कामहरू
[H4639](#)

לְעוֹלָם

सदाकाल-छ
[H5769](#)

חַסְדֵּיךָ

तपाईंको-करुणा

יְהוָה

हे-परमप्रभु
[H3068](#)

בְּעֵרִי

मेरा-खातिर
[H1157](#)

יְנֻמָּה

पूरा-गर्नुहुनेछ
[H1584](#)

יְהוָה

परमप्रभुले-
[H3068](#)

8

תָּרַחֵץ

—
[H7503](#)

אַל-

नछोड्नुहोस्
[H0408](#)

परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो। परमप्रभु, तपाईंको स्नेहपूर्ण करुणा अनन्त रहनेछ। परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्!